

**कावासोती नगरपालिका**  
नगर कार्यपालिकाको कार्यालय  
कावासोती, नवलपरासी(ब.सु.पू.)

**कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विपत व्यवस्थापन**  
**समितिको बैठकबाट भएका प्रस्ताव तथा निर्णयहरु विवरण**

**मिति: २०७७/०२/२०**

१. यस कावासोती नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट कोरोना भाइरस (COVID-19) संक्रमण, नियन्त्रण तथा उपचारका लागि सहयोग पुर्याउन स्थापना गरेको विपत व्यवस्थापन कोषमा आजको मितिमा प्राप्त रकम तथा जिन्सी सामानहरुको विवरण निम्नानुसार रहेको भनि निर्णय पारित गरियो ।

क्र.स	सहयोग पुर्याउनुहुने संस्था/व्यक्तिको विवरण	रकम	जिन्सी	प्याकेज	कैफियत
१	किसान बचत तथा ऋण सहकारी संस्था लि.	१,२६,०००।-	०	०	१०१०००।-चेक मार्फत र कावासोती नगरपालिकाको सहकार्यमा सहकारीको कार्यपत्र र तालिम प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेकोमा सो सहकारीले भुक्तानी पाउन रहेको २५०००।- विपत व्यवस्थापन कोषमा भुक्तानी प्रकृया अगाडी बढाउने ।
आजको जम्मा		१,२६,०००।-	०	०	

२. सिमा नाका क्षेत्र बाट कावासोती नगरपालिका स्थायी घर भएका व्यक्तीहरुलाई नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइन सम्म ल्याउनका मिति २०७७/०२/१२ गते पहिलो पक्ष कावासोती नगरपालिका र दोस्रो पक्ष गाडी मालिक कृष्ण पाठक बिच मिति २०७७/०२/१२ देखि २०७७/०२/२६ गते सम्म गाडी संचालनका लागि सम्झौता भएकोमा दोस्रो पक्षले मिति २०७७/०२/१९ गते सम्म मात्र गाडी उपलब्ध गराएको हुनाले गाडी संचालनमा आएको दिनको सम्झौता अनुसार भुक्तानी गर्ने र आजकै मितिबाट सो सम्झौता रद्द गर्ने निर्णय गरियो ।

३. कावासोती नगरपालिका बाट व्यवस्थापन गरिएको क्वारेन्टाइनमा हिमालयन सामुदायिक विकास मञ्चको मनोसामाजिक परामर्शकर्ता विमला श्रेष्ठ बाट कोभिड १९ को समयमा भएका मानसिक तनाव, चिन्ता, डर लगायतको बिषयमा मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्ने निर्णय गरियो ।
४. कावासोती नगरपालिका वडा नं ६ अन्तरगत रहेको मातृभूमि यूवा क्लब बाट सञ्चालित एम्बुलेन्सको बिल भरपाई तपशिल अनुसारको अनुमोदन गरि भुक्तानी प्रकृया अगाडी बढाउने निर्णय गरियो ।

**तपशिल:**

क्र.स.	अवधि /मिति	रकम	कैफियत
१	२०७६/१२/१८ देखि २०७७/०२/०५ गते सम्म	१,२६,३४०।-	८७ जना विरामीलाई अस्पताल लगेको

५. यस कावासोती नगरपालिका विपत व्यवस्थापन समितिको मिति २०७७/०२/१४ गतेको बैठकको निर्णयानुसार कोरोना भाइरस को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपड्तिमा खटिरहेका ६४ जना कर्मचारीहरुको कोरोना स्वास्थ्य विमा गर्नका लागि मिति २०७७/२/१६ गते ३ दिने कोरोना स्वास्थ्य विमाको प्रस्ताव आह्वान गरिएकोमा तोकिएको समयवधिमा ८ वटा विमा कम्पनि बाट प्रस्तावना प्राप्त भएकोमा ज्योती लाइफ इन्स्योरेन्स कम्पनि लि. बाट प्राप्त प्रस्तावना कोरोना स्वास्थ्य सम्बन्धि विमा उल्लेख नभएको हुनाले सो लाई रद्द गरि देहायमा उल्लेखित ७ वटा विमा कम्पनिहरुको बाट प्राप्त प्रस्तावनामा उल्लेखित विमाङ्कन प्रिमियम रकम र शर्त/सुविधाहरु सबै समान रहेको हुनाले निम्नानुसार विमा गर्ने निर्णय गरियो ।

क्र.स.	विमा कम्पनिको नाम	विमा गर्ने सङ्ख्या	कैफियत
१	प्रिमियम इन्स्योरेन्स क.लि.	९ जना	
२	हिमालयन जनरल इ.क.लि.	९ जना	
३	शिखर इ.कम्पनि लि.	९ जना	
४	यूनाइटेड इ.क.लि.	९ जना	
५	जनरल इ. कम्पनि लि.	९ जना	
६	सगरमाथा इ.क.लि.	९ जना	

७	सिद्धार्थ इ. कम्पनि लि.	१० जना	
जम्मा		६४ जना	

६. कावासोती नगरपालिका वडा नं ४ अन्तरगत रहेको शंखदेव हसौरा सामुदायिक वन उपभोक्ता समूह बाट प्राप्त ५८ प्याकेज सम्बन्धित वडामा नै वितरण गर्ने र वडा नं १० निवासी दिपेन्द्र गुरौ, मोतिलाल मुखिया र भेषराज महतोबाट प्राप्त १८६ राहत प्याकेज मध्ये २० प्याकेज कावासोती नगरपालिका र बाकि १६६ राहत प्याकेज वडा नं १० र १५ मा विपन्न परिवारलाई वितरण गर्ने निर्णय गरियो ।
७. सिमा नाका क्षेत्रमा रहेका कावासोती नगरपालिका स्थायी घर भएका व्यक्तीहरूलाई कावासोती नगरपालिका सम्म लिएर आउन तथा कोभिड १९ को विपतको समयमा प्रयोजनका लागि सवारी भाडामा लिई सञ्चालन गर्न कावासोती ०२ का सवारी धनि मखम लाल श्रेष्ठ सँग १५ दिनको लागि सँझौता गर्ने निर्णय गरियो ।
८. कावासोती नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा तत्काल आवश्यक ६४ सेट सामाग्रीहरू( डसना, तकिया, तन्ना र झुल) छनोट भएको फर्म श्री विश्वज्योती सप्लायर्स कावासोती ०२ बाट खरिद गर्ने निर्णय गरियो ।